

श्री नेपाली सेना ई.एम.ई. पोलिटेक्निक महाविद्यालय,  
खरिपाटी भक्तपुर

पदपूर्ति सम्बन्धी सूचना

मिति २०७९/०६/०९ गते ।

श्री प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट सम्बद्धन प्राप्त भई श्री सैनिक कल्याणकारी कोषको लगानीमा संचालित यस महाविद्यालयमा शैक्षिक सत्र २०७९/८० मा Diploma in Automobile Engineering र Diploma in Mechanical Engineering का शैक्षिक कार्यक्रमहरू संचालन गर्नको लागि आवश्यक देहायमा उल्लेखित पदहरू खुल्ला प्रतिस्पर्धाद्वारा “करार सेवा” मा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिबाट २०७९ असोज ३१ गतेसम्म कार्यालय समयमा यस महाविद्यालयमा दरखास्त फाराम भर्न आह्वान गरिन्छ ।

पदपूर्ति गर्नुपर्ने पदहरू तथा योग्यताको विवरण

सि.नं.	स्थान	पद	संख्या	करारको प्रकार	आवश्यक योग्यता तथा अनुभव	वाञ्छनीय योग्यता	कै
१	श्री नेपाली सेना ई. एम. ई. पोलिटेक्निक महाविद्यालय, भक्तपुर	Lab Assistant	Physics-१	पूर्णकालीन करार	- विज्ञान विषय लिई १०+२ वा सो सरह पास गरेको ।	- अनुभवीलाई विशेष ग्राह्यता ।	
			Chemistry-१	पूर्णकालीन करार	- विज्ञान विषय लिई १०+२ वा सो सरह पास गरेको ।	- अनुभवीलाई विशेष ग्राह्यता ।	
२	श्री नेपाली सेना ई. एम. ई. पोलिटेक्निक महाविद्यालय, भक्तपुर	नेपाली शिक्षक (लेक्चरर)	१	फ्ल्याट बेसिस (Flat Basis)	- नेपाली विषय लिई स्नातकोत्तर वा सो सरह पास गरेको ।	- अध्यापन अनुभवीलाई विशेष ग्राह्यता ।	
३		अंग्रेजी शिक्षक (लेक्चरर)	१	फ्ल्याट बेसिस (Flat Basis)	- अंग्रेजी विषय लिई स्नातकोत्तर वा सो सरह पास गरेको ।	- अध्यापन अनुभवीलाई विशेष ग्राह्यता ।	

४	गणित शिक्षक (लेक्चरर)	२	फ्ल्याट बेसिस (Flat Basis)	- गणित विषय लिई स्नातकोत्तर वा सो सरह पास गरेको ।	- अध्यापन अनुभवीलाई विशेष ग्राह्यता ।
५	लेक्चरर भौतिक शास्त्र	३	फ्ल्याट बेसिस (Flat Basis)	- सम्बन्धित विषयमा स्नातकोत्तर वा सो सरह पास गरेको ।	- अध्यापन अनुभवीलाई विशेष ग्राह्यता ।
६	लेक्चरर रसायन शास्त्र	३	फ्ल्याट बेसिस (Flat Basis)	- सम्बन्धित विषयमा स्नातकोत्तर वा सो सरह पास गरेको ।	- अध्यापन अनुभवीलाई विशेष ग्राह्यता ।

२. दरखास्त फाराम पाईने र बुझाउने स्थान: श्री नेपाली सेना ई.एम.ई. पोलिटेक्निक महाविद्यालयमा दरखास्त फाराम पेश गर्न सकिनेछ ।
३. दरखास्त फाराम दस्तुर: (क) लेक्चरर रु.१२००।- (ख) ल्याव असिष्टेन्ट रु.४००।- ।
४. दरखास्त बुझाउने अन्तिम मिति : मिति २०७९/०६/३१ गतेको १६०० बजेभित्र ।
५. दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू: देहायमा उल्लेखित प्रमाणपत्रहरूको प्रतिलिपि आफैले प्रमाणित गरी रेकर्ड फायलमा पन्च गरी पेश गर्नुपर्नेछ ।
  - (क) व्यक्तिगत विवरण (Curriculum Vitae) ।
  - (ख) नागरिकताको प्रतिलिपि ।
  - (ग) शैक्षिक प्रमाणपत्रहरू (एस.एल.सी./SEE र सो देखि माथि हरेक तहको लब्धाङ्क पत्र/ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, ओरिजिनल सर्टिफिकेट, चारित्रिक प्रमाणपत्र, Migration Certificate तथा Equivalent Certificate (विदेशबाट अध्ययन गरेको भएमा) ।
  - (घ) अनुभव, तालिम तथा अन्य प्रमाणपत्रहरूको प्रतिलिपिहरू ।
  - (ङ) नेपाल सरकारबाट मान्यता प्राप्त अस्पतालबाट प्रमाणित गरिएको निरोगिताको प्रमाणपत्र ।
  - (च) हालसालै खिचेको पासपोर्ट साईजको फोटो (२ प्रति) र रु.१० को टिकट ।
  - (छ) अवकाश प्राप्त सैनिकहरूको हकमा पेन्सन पट्टा, कदर पत्र, गरेका तालिमहरूको प्रमाणपत्र तथा शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि ।
  - (ज) नेपाली सेनाका हिताधिकारी तथा तिनका सन्ततीहरूको हकमा बहालवाला सैनिक व्यक्तिको सन्तती भएमा सम्बन्धितको सैनिक परिचय पत्र र निजसंगको नाता प्रमाणित पत्र तथा अवकाश प्राप्त सैनिक व्यक्तिको सन्तती भएमा पेन्सन पट्टा र निजसंगको नाता प्रमाणित पत्रहरूको प्रमाणित प्रतिलिपि ।

६. छनौट प्रक्रिया:

- (क) सम्बन्धित पदहरूको आवश्यकता अनुसार Short List, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा, Class Demonstration र अन्तरवार्ता लिईनेछ ।
- (ख) परीक्षाहरूको मिति तथा समयको सम्बन्धमा सम्पर्क मितिका दिन जानकारी गराईनेछ ।
- (ग) परीक्षाको माध्यम आवश्यकता अनुसार नेपाली वा अंग्रेजी हुनेछ ।
- (घ) अवकाश प्राप्त सैनिकहरूको हकमा पेशा सम्बन्धि प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ताबाट छनौट गरिनेछ ।

७. सम्पर्क मिति, समय र स्थान: मिति २०७९/०७/०१ गतेको ११०० बजे दरखास्त फाराम बुझाएको स्थानमा ।

नोट:

- (क) छनौट प्रक्रिया सम्बन्धी विस्तृत विवरण सम्पर्क मितिका दिन जानकारी गराइनेछ ।
- (ख) दरखास्त दिने उम्मेदवार फौजदारी/अदालती/कानुनी रूपमा दोषी नभएको हुनपर्नेछ ।
- (ग) अन्तरवार्तामा सहभागी हुन आउने उम्मेदवारले पेश गर्नु भएका सम्पूर्ण प्रमाण पत्रहरूको सक्कलै प्रति साथमा लिई आउनु पर्नेछ ।
- (घ) तोकिएको स्थान, मिति र समयमा उपस्थित नहुने उम्मेदवारहरूलाई पूनः परीक्षाको व्यवस्था गरिने छैन ।
- (ङ) थप जानकारीको लागि कार्यालय समयमा फोन नं. ०१-६६२३००५/९८५१३३६६९४ मा सम्पर्क राख्न सकिनेछ ।
- (च) सेवाका शर्तहरू, अन्य सुविधा तथा परिश्रमिक द्विपक्षिय करार सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ।